



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) तथा सूचनाको हक सम्बन्धी
नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गर्नुपर्ने विवरण

(२०८० साल साउन देखि असोज मसान्तसम्म।)

कर्णाली प्रदेश सरकार
आर्थिक मामिला तथा योजना मन्त्रालय,
वीरेन्द्रनगर, सुखेत।



१. मन्त्रालयको परिचयः

नेपालको संविधानको भाग १३ मा प्रदेश कार्यपालिकाको व्यवस्था भएको र सोही संबैधानिक व्यवस्था बमोजिम प्रदेशको समग्र आर्थिक अवस्थाको विश्लेषण, आर्थिक नीति तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन तथा नियमन र आर्थिक स्रोतको बौद्धिकी गर्ने मिति २०७४ साल फाल्गुन ३ गते आर्थिक मामिला तथा योजना मन्त्रालयको गठन भई कार्यारम्भ गरेको छ।

प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन, प्रदेशस्तरको आर्थिक स्रोतको बौद्धिकी, लगानी प्रक्षेपण र वित्तीय व्यवस्थापन तथा प्रदेश राजन्व सम्बन्धी नीति तथा कानूनको तर्जुमा, कार्यान्वयन र नियमन गर्ने दायित्व आर्थिक मामिला तथा योजना मन्त्रालयमा रहेको छ। प्रदेशस्तरको आर्थिक स्थायित्व र मूल्य स्थिरता सम्बन्धी नीति तर्जुमा र नियमन प्रदेश विनियोजन ऐन तथा प्रदेशको बजेट तर्जुमा, कार्यान्वयन, नियमन र आर्थिक अनुशासन, प्रदेशको सार्वजनिक खर्च व्यवस्थापन तथा प्रदेशस्तरीय अर्थ, योजना, बजेट, वित्तीय संस्थाहरु संचालन व्यवस्थापन सम्बन्धी कार्यको लागि यो मन्त्रालय स्थापना भएको हो। प्रदेशको सार्वजनिक खर्च सम्बन्धी नीतिको तर्जुमा, कार्यान्वयन र नियमन तथा स्थानीय तह अनुदान र संघीय नीति अनुरूप सह-वित्तीयकरणको जिम्मेवारी समेत यसै मन्त्रालयको रहेको छ।

२. मन्त्रालयको कार्य जिम्मेवारी :

आर्थिक मामिला तथा योजना मन्त्रालयकोकार्य जिम्मेवारीकाणली प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ बमोजिम निर्दिष्ट गरिएका कार्यहरूः

क्र.सं.	कार्य जिम्मेवारी
१	प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन
२	प्रदेशस्तरको आर्थिक स्रोतको बौद्धिकी, लगानी प्रक्षेपण र वित्तीय व्यवस्थापन
३	प्रदेशस्तरको आर्थिक स्थायित्व र मूल्य स्थिरता सम्बन्धी नीति तर्जुमा, कार्यान्वयन र नियमन
४	सड्घाको स्वीकृतिमा वैदेशिक सहयोग, वैदेशिक ऋण र अनुदान प्राप्ति, उपयोग, लेखाइकन र प्रतिवेदन
५	प्रदेशस्तरीय सरकारी सम्पत्तिको एकीकृत विवरण र सरकारी बौकी रकमको लागत तथा असुल उपर तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्याइकन
६	प्रदेशस्तरीय विकास नीति, प्राथमिकता, आवधिक तथा स्त्रेवरगत योजना र वार्षिक विकास कार्यक्रमको तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्याइकन
७	राष्ट्रिय तथा अन्तर प्रदेश विकास योजनाको समन्वय र सशर्त अनुदानको सदुपयोग
८	प्रदेश राजस्व सम्बन्धी नीति तथा कानूनको तर्जुमा, कार्यान्वयन र नियमन
९	प्रदेश सार्वजनिक खर्च सम्बन्धी नीतिको तर्जुमा, कार्यान्वयन र नियमन तथा स्थानीय तह अनुदान
१०	सहभागी नीति अनुरूप सह-वित्तीयकरण
११	प्रदेश आर्थिक कार्यविधि सम्बन्धी नीति तथा कानूनको निर्माण, कार्यान्वयन र नियमन

का.म. प्रदेश सचिव



१२	प्रदेश विनियोजन ऐन तथा प्रदेशको बजेट तर्जुमा, कार्यान्वयन, नियमन र आर्थिक अनुशासन
१३	प्रदेश सञ्चित कोषको सञ्चालन तथा व्यवस्थापन र प्रदेश लेखा नियन्त्रण एवम् व्यवस्थापन
१४	प्रदेश पूरक अनुमान तथा पेशकी खर्च र प्रदेश आकस्मिक कोष सम्बन्धी
१५	प्रदेश सरकारी लगानी र लाभांशको लेखा व्यवस्थापन
१६	प्रदेशगत विनियोजन, राजस्व, धरौटी, कार्य सञ्चालन कोष र अन्य सरकारी कोष तथा सम्पत्तिको एकीकृत विवरण र लेखा परीक्षण
१७	घरजग्गा रजिस्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर बैंडफॉट तथा पर्टीटन शुल्क, कृषि आयमा कर, सेवा शुल्क, दस्तुर र दण्ड जरिवाना सङ्कलन र उपयोगसम्बन्धी नीति तथा कानून तर्जुमा, कार्यान्वयन र नियमन
१८	सङ्घीय कानून अनुसार प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी र शुल्क सङ्कलन, नियमन र हस्तान्तरण
१९	राजस्व चुहावट नियन्त्रण सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन
२०	सङ्घसंगको अन्तर सरकारी वित्तीय सम्पर्क, सम्बन्ध र सहकार्य
२१	तथ्याङ्क, सूचना प्रणाली तथा अभिलेख व्यवस्थापन सम्बन्धमा प्रादेशिक नीति, कानून, मापदण्ड एवम् योजना तर्जुमा, कार्यान्वयन र नियमन तथा सङ्घ र स्थानीय तहसंग सहयोग, समन्वय र सहकार्य
२२	बीमा र बीमा व्यावसायको सञ्चालन, व्यवस्थापन, प्रवर्द्धन तथा विस्तार र नियमन
२३	प्रदेश स्तरका सार्वजनिक संस्थान, वित्तीय संस्था, समिति, प्रतिष्ठान तथा कम्पनी आदिको सञ्चालन, व्यवस्थापन, सुधार र नियमन
२४	आर्थिक विकासमा निजी, सहकारी तथा गैर सरकारी खेत्रसंगको समन्वय र सहकार्य


[Signature]
का. सु. प्रदेश सचिव



३. संगठन संरचना तथा स्वीकृत दरबन्दी तेरिज

क.संगठन संरचना

मन्त्रालयको विद्यमान संगठन संरचना



का. म. प्रदेश सचिव



ख. दरबन्दी तेरिज र पदपूर्ति :

विधमान दरबन्दी तेरीज

पदनाम	श्रेणी/तह	सेवा	समूह/उपसमूह	जम्मा दरबन्दी	पदपूर्ति	रिक्त
प्रदेश सचिव	रा.प. प्रथम	प्रशासन	सामान्य प्रशासन	१	०	१
अधिकृत	९/१० तह	प्रशासन	सामान्य प्रशासन	१	१	०
अधिकृत	९/१० तह	प्रशासन	राजस्व	२	०	२
अधिकृत	७/८ तह	प्रशासन	सामान्य प्रशासन	५	४	१
अधिकृत	७/८ तह	प्रशासन	राजस्व	२	०	२
अधिकृत	७/८ तह	प्रशासन	लेखा	१	०	१
कानून अधिकृत	रा.प. तृतीय	न्याय	कानून	१	१	०
तथ्यांक अधिकृत	७/८ तह	आ.यो.त.त.	तथ्याङ्क	१	१	०
कम्प्युटर इन्जिनिर	७/८ तह	इन्जिनियर	कम्प्युटर	१	०	१
सहायक/अधिकृत	५/६ तह	प्रशासन	सामान्य प्रशासन	७	३	४
लेखा	५/६ तह	प्रशासन	लेखा	१	१	०
सहायक/अधिकृत	५/६ तह	विविध	विविध	३	१	२
कम्प्युटर	५/६ तह	विविध	विविध	१	१	०
सहायक/अधिकृत	४/५ तह	प्रशासन	सामान्य प्रशासन	१	१	०
ह.स.चा. विहिन	श्रेणी विहिन	श्रेणी विहिन	श्रेणी विहिन	४	४	०
कार्यालय सहयोगी	श्रेणी विहिन	श्रेणी विहिन	श्रेणी विहिन	६	६	०
जम्मा				३८	२४	१४

का.सू. प्रदेश सचिव



४. मन्त्रालयबाट प्रदान गरिने सेवा:

महाराष्ट्रा	सम्पादन गरिनेकार्यहरु
प्रशासन महाशाखा	<ul style="list-style-type: none"> • प्रत्यायोजित अधिकार बमोजिम मन्त्रालय र मातहतका कर्मचारीको अभिलेख (विदा, का. स. मूलालिम, विभागीय सजाय, पुरस्कार, अवकाश र काज आदि) सम्बन्धी कार्य गर्ने। • प्रत्यायोजित अधिकार बमोजिम प्रदेशका लेखा समूहका कर्मचारीहरूको नियुक्ति, पदस्थापन, सर्व्या तथा काज सम्बन्धी कार्य गर्ने। • मन्त्रालयको आन्तरिक सुरक्षा एवम् आन्तरिक व्यवस्थापन सम्बन्धी कार्य गर्ने/गराउने। • मन्त्रालय तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरूको कार्य विवरण, वार्षिक कार्यसम्पादन मूल्याङ्कन सम्बन्धमा आवश्यक कार्य गरी पुनरावलोकनकर्ता समझ पेश गर्ने। • रिस्ट पदको पदपूर्तिको लागि माग आकृति पठाउने सम्बन्धी विषयमा निर्णयका लागि पेश गर्ने। • प्रत्यायोजित अधिकार बमोजिम जिन्सी व्यवस्थापन तथा लेखा सम्बन्धी कार्य गर्ने/गराउने। • प्रत्यायोजित अधिकार बमोजिम सार्वजनिक खरिद ऐन, २०६३ र तत्सम्बन्धी नियमावली अनुसार सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धमा आवश्यक सहजीकरण गर्ने/गराउने। • प्रत्यायोजित अधिकार बमोजिम आर्थिक कारोबारसँग सम्बन्धित काम र जिम्मेवारी बहन गरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ तथातत्सम्बन्धी नियमावली बमोजिम निकासा माग गर्ने व्यवस्था भिलाउने। • प्रत्यायोजित अधिकार बमोजिम निकासा भएको रकमको खर्चको हिसावकिताव रितपूर्वक राख्ने, खर्चको फौटबारी तथा आर्थिक विवरण तयार गर्ने र विवरण समयमै सम्बन्धित निकायमा पठाउने तथा लेखा परिक्षण गराउने। • लेखा परिक्षणबाट कायम हुन आएको बेरुजुको लगत राख्ने र बेरुजु फँडौटको लागि आवश्यक कार्य गर्ने/गराउने। • मन्त्रालयसँग सम्बन्धित विधेयक तयार गर्ने/गराउने। • विभिन्न निकायबाट राय, सुझाव माग भई आएमा बाफ्नो क्षेत्राधिकार भित्रको विषयमा राय, सुझाव दिने। • मन्त्रालयलाई विपक्षी बनाई दायर भएका मुद्दाहरूको लिखित जवाफ तथा प्रतिउत्तर



महाराखा	सम्पादन गरिनेकार्यहरू
बजेट तथा कार्यक्रम महाराखा	<ul style="list-style-type: none"> पत्र तयार गर्ने/गराउने। प्रत्यायोजित अधिकार बमोजिम बजेट तर्जुमाको प्रारम्भिक कार्य, बजेट सीमा (सिलिङ्ग) निर्धारण, सुझाव सङ्कलन, बजेट माग प्राप्त, छलफलमा भाग लिने, बजेटलाई अन्तिम रूप दिने सम्बन्धी कार्य। बजेट वक्तव्य, विनियोजन विधेयकको मस्यौदा, व्यव अनुमान विवरण तयार गर्ने। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १७ बमोजिम मध्यमकालीन खर्च संरचना तयारीमा सम्बन्ध र संविधानको धारा ५९(१) बमोजिम वार्षिक बजेट बनाउने र त्यसको कार्यान्वयन गर्ने। प्रत्येक अर्थिक वर्षको लागि सार्वजनिक खर्चको अनुमानित विवरण (चालु, पूँजीगत र वित्तीय व्यवस्था) तयार गर्ने। स्वीकृत बजेटको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्ने तथा बजेट निकासा, रकमान्तर र स्रोतान्तर व्यवस्थापन गर्न विभिन्न क्षेत्र छुट्याउने र क्षेत्र अनुसार शाखाको व्यवस्था मिलाउने। संविधानको धारा २०७ को उपधारा (२) बमोजिम वार्षिक अनुमान पेश गर्दा प्रादेशिक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र खर्च अनुसारको लक्ष्य हाँसिल भयो/भएन त्यसको विवरण प्रदेश सभा समक्ष पेश गर्नको लागि तयार गर्ने। स्वीकृत बजेटको कार्यान्वयनमा सहयोग, थप निकासा, रकमान्तर, स्रोतान्तर सम्बन्धी आवश्यककार्यगर्ने। आवश्यकता र औचित्यको आधारमा अर्थ विविध शिर्पकबाट निकासा सम्बन्धी कार्य गर्ने। बजेट तर्जुमाका लागि प्रतिफल र उपलब्ध विश्लेषण गर्ने, विनियोजन दक्षता हाँसिल गर्ने, समरूपका कार्यक्रममा एकरूपता कायम गर्ने, बजेटलाई नतिजामूलक बनाउन खोज, अनुसन्धान, विश्लेषण गरी निरन्तर सुधारका लागि गुणचक (Quality Circle)कायम गर्ने। वित्तीय निषेपण क्षेत्रगत र विषयगत सशर्त र निश्चर्त अनुदान सम्बन्धी कार्य, स्थानीय स्रोत परिचालन सम्बन्धी नीति, योजना तर्जुमा गरी पेश गर्ने। बजेट व्यवस्थापन सम्बन्धी कार्य गर्ने। विभिन्न निकायबाट माग भई आएको विषयमाराय तथा परामर्श सम्बन्धमा आवश्यक कार्य गर्ने। सार्वजनिक सेवामा स्थायी तथा अस्थायी दरबन्दी सिर्जना गर्ने सम्बन्धमा आवश्यकता र औचित्य हेरीआवश्यक राय दिने।
वित्त व्यवस्थापन तथा	<ul style="list-style-type: none"> आर्थिक विधेयकको मस्यौदा तर्जुमा गर्ने।

का. नू. प्रदेश सचिव



महाशाखा	सम्पादन गरिनेकार्यहरु
राजस्व महाशाखा	<ul style="list-style-type: none"> • संविधान बमोजिम प्रदेशको अधिकार लेखभित्रको कर तथा गैरकर राजस्वको लेन्व तथा दर निर्धारण, वर्गीकरण र लेखाङ्कन गर्ने सम्बन्धी कार्य गर्ने, • राजस्व सम्बन्धी विषयमा प्रदेश सरकार समझ स्वीकृतिको लागि प्रस्ताव तयार गरी पेश गर्ने, • गैरकर राजस्व सम्बन्धी नीति एवम् असुली प्रक्रिया निर्धारण गर्ने र प्रदेशका विषयगत मन्त्रालयसँग गैरकर राजस्वको प्रमावकारी असुलीको लागि समन्वय गर्ने। • आर्थिक नीति तथा योजना, राजस्व, आन्तरिक ऋण, वैदेशिक सहायता परिचालन एवम् लेखा प्रणाली सम्बन्धमा सङ्घीयनिकायसँग समन्वय गर्ने, • राजस्व आमदानी हुने निकायबाट मासिक आमदानीको विवरण मापा गरी अद्यावधिकर्णे। • प्रदेशको समष्टिगत आर्थिक अवस्थाको बारेमा प्रमुख आर्थिक परिसूचकहरूको नियमित विश्लेषण र मुल्याङ्कन गरी नीतिगत सुधारका लागि पेश गर्ने। • नीति विश्लेषण इकाईको सम्पर्कशाखाको रूपमा कार्य गर्ने। • उपयुक्त आर्थिक नीतिको माध्यमबाट लगानीमैत्री वातावरण सिर्जना गरी आर्थिक विकासमा निजी क्षेत्रको संलग्नताको लागि अनुकूल वातावरण तयार गर्न अध्ययन तथा विश्लेषण सम्बन्धी कार्य गरी सुझाव पेश गर्ने। • प्रदेशस्तरीय सार्वजनिक संस्थानहरूमा लगानी र व्यवस्थापन सम्बन्धी विषयमा राय तथा सुझाव पेश गर्ने। • प्रदेशको वित्त व्यवस्थापन प्रक्रियालाई सबलीकरण सम्बन्धी कार्य गर्ने। • आर्थिक सर्वेक्षण तयार गर्ने। • प्रदेशसरकारको वित्तीय स्थितिको अध्ययन विश्लेषण गरी प्रतिवेदन तयार गर्ने।

सचिवालयहरु:

मन्त्रीको निजी सचिवालय:

- मन्त्रीको निजी सचिवालय, स्वकीय सचिवालय र विभिन्न शाखाहरूको कार्यमा समन्वय कायम गर्ने।
- मन्त्रीलाई कार्य सम्पादनको सिलसिलामा आवश्यक पर्ने विभिन्न प्रकारका सूचना तथा अभिलेख उपलब्ध गराउने।
- मन्त्रीको सचिवालयमा आवश्यक कम्प्युटर, विद्युत, टेलिफोन, फर्निचर लगायतका भौतिक सुविधाहरुको सम्बन्धित शाखासँग समन्वय कायम गरी व्यवस्थापन गर्ने।

का.ना. प्रदेश सचिव



- मन्त्रीको विभिन्न व्यक्ति, पदाधिकारी, प्रतिनिधिहस्तांगको सम्पर्क तथा भेटघाटलाई व्यवस्थित बनाउने।
- सचिवालयको भौतिक सामाचीहरुको रेखदेख, संरक्षण र मर्मत सम्भार गर्ने/ गराउने।
- मन्त्रीको कार्यकक्षमा हुने बैठक तथा भेटघाटको आवश्यकता अनुसार टिपोट, माईन्यूट तयार गर्ने।
- मन्त्रीबाट भएका निर्देशन निर्णय तथा आदेशहरु कार्यान्वयनको लागि सचिव समझ पेश गर्ने।
- सचिवालयबाट गर्नु पर्ने पत्राचारका साथै सचिवालयको दर्ता, चलानी र अभिलेख व्यवस्थित गर्ने गराउने।
- मन्त्रीको प्रेससंसँगको भेटघाट कार्यक्रम आयोजना गर्न सहयोग पुऱ्याउने।
- मन्त्रीको भ्रमण कार्यक्रममा सम्बन्धित निकायसंग समन्वय गरी आवश्यक व्यवस्था मिलाउने।
- सचिवालयमा कार्यरत कर्मचारीहरुलाई काज/विदा दिनुपर्ने भए मन्त्रीसंग समन्वय गरी काज/विदाको लागि सिफारिस गर्ने।
- मन्त्री र कार्यालयसंसँगको सम्पर्क शाखाको रूपमा कार्य गर्ने
- तोकिए बमोजिमका अन्य कार्यहरु।

सचिवको सचिवालय:

- प्रदेश सचिवको कार्यसूची व्यवस्थित गर्ने कार्यहरुको टिपोट गर्ने, अभिलेख राखे, प्रदेश सचिवलाई जानकारी गराउने।
- प्रदेश सचिवको निर्देशन बमोजिम जनसम्पर्कको कार्य गर्ने।
- सचिवालयमा प्राप्त कागजातहरुको अभिलेख राखी भए गरेका आदेश बमोजिम सम्बन्धित निकायमा पठाउने।
- सचिवालयले माग गरे बमोजिमको सूचना उपलब्ध गराउने।
- भेटघाट तथा अन्य कार्यक्रमहरुको समय तथा विषयमा सम्बद्ध पदाधिकारी समझ पेश गरी निर्देशन बमोजिम काम गर्ने।
- पदाधिकारीको तर्फबाट गरिने पत्रकार भेटघाट तथा पत्रकार सम्मेलन कार्यक्रमहरुको व्यवस्थापनका लागि सूचना केन्द्रसंसँग समन्वय गर्ने।
- प्रदेश सचिवको अध्यक्षतामा गठित समिति/उपसमितिहरुको बैठकहरुको उपयुक्त व्यवस्थापन गर्ने, आवश्यकता अनुसार निर्णय प्रमाणीकरण, निर्णय प्रतिलिपि तयार, बैठकका निर्णय कार्यान्वयनका लागि निर्णय उतार गरि सम्बन्धित महाशाखा/शाखा तथा निकायहरुलाई जानकारी गराउने तथा निर्णय पुस्तिकाहरुको सुरक्षा गर्ने।
- निर्णय हुनुपर्ने फाइलको अभिलेख राखे र निर्णय भएको फाइल सम्बन्धित महाशाखा/शाखामा पठाउने र निस्सा राखे।

का.म. प्रदेश सचिव



५. सेवा प्रदान गर्ने निकायको पाखा र जिम्मेवार कर्मचारी :

क्र. सं	महाशाखा/शाखा	कर्मचारीकोनामथर	पद	मोबाइलनं	के.
१	प्रदेश सचिव	रित्क	प्रदेशसचिव		
२	प्रशासन महाशाखा	दीर्घ बहादुर पोख्रेल	का.मु. सचिव	९८५८०९५०००	
३	बजेट तथा कार्यक्रम महाशाखा	रित्क	उपसचिव		
४	वित्त व्यवस्थापन तथा राजस्व महाशाखा	रित्क	उपसचिव		
५	मन्त्रीको स्वकीय सचिवालय	राम कुमार शाही	प्रमुख स्वकीय सचिव	९८५९२५४९०९	
६	मन्त्रीको निजी सचिवालय	धर्मवीर पल्ली मगर	अ.छैटी लेखा	९८५८०५४२०७	
७	बजेट तथा कार्यक्रम, वित्तीय विषेषण	तेजकुमार दर्लामी	तथ्यांक अधिकृत	९८५८०७५०२४	
८	योजना तथा अनुगमन शाखा	नन्दराम परियार	शाखा अधिकृत	९८६३४१०५८२	
९	कर्मचारी प्रशासन शाखा	जानुलालमी चौलागाई	शाखा अधिकृत	९८५८०२२५४१	
१०	बजेट तथा कार्यक्रम शाखा	विद्याप्रसाद उपाध्याय	शाखा अधिकृत	९८५४३७४००५५	
११	बजेट तथा कार्यक्रम शाखा	कृष्ण प्रसाद उपाध्याय	शाखा अधिकृत	९८५८०४९५८१	
१२	कानून तथा कैसला कार्यान्वयन शाखा	मोति प्रसाद अर्याल	कानून अधिकृत	९८५४३४४५८९	
१३	जिन्सी व्यवस्थापन शाखा	रमेश प्रसाद पाण्डेय	अधिकृत छैटी	९८५४८०५१६१२	
१४	बजेट तथा कार्यक्रम शाखा	नरबहादुर सलामी	अधिकृत छैटी	९८५४८६१९५१५	
१५	आर्थिक प्रशासन शाखा	प्रकाश नेपाली	सहायक पाचौ	९८५८०३०१९२	
१६	विकास सहायता व्यवस्थापन शाखा	गोपी प्रसाद पौडेल	सहायक पाचौ	९८५४८०४०५३४	
१७	कर्मचारी प्रशासन शाखा	नगेन्द्र प्रसाद रिजाल	सहायक पाचौ	९८५४८०१०१०३	
१८	सचिवको सचिवालय	अभिता कुमारी चन्द	सहायक चौथो	९८५४८१०८३६८	
१९	प्रशासन/दर्ता चलानी शाखा	जनक चपाई	सहायक पाचौ	९८५४८२०७७०५	
२०	प्रशासन शाखा	वीरचन्द्र रोकाय	का.स.	९८५४८०३०७००७	
२१	प्रशासन शाखा	जगत विसी	का.स.	९८२२५२०६६०	
२२	प्रशासन शाखा	प्रिवशंकर भण्डारी	ह.स.चा.	९८५४८१५६४०२	
२३	प्रशासन शाखा	पिरबहादुर रावल	ह.स.चा.	९८५४८०७७७९८	
२४	प्रशासन शाखा	नृप शाही	ह.स.चा.	९८५४८०५३०४२	
२५	प्रशासन शाखा	अनिश चौधरी	ह.स.चा.	९८६७२६३६६९	
२६	प्रशासन शाखा	नयाराम चौधरी	का.स.	९८६८१६७४९७	
२७	प्रशासन शाखा	खड्क के.सी.	का.स.	९८५४९१५६६३	
२८	प्रशासन शाखा	विष्णु खतिवडा	का.स.	९८५४६६६७९९८	
२९	प्रशासन शाखा	टेकराज चालिसे	का.स.	९८५४८०७७७४९८	
३०	प्रशासन शाखा	कल्पना रोकाय	कृचिकार	९८६८३२५७०६	

3



६. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र अधिकारी:

सूचनाको हक्सँग सम्बन्धित ऐन तथा नियममा भएको व्यवस्था बमोजिम गर्ने।

७. निर्णय गर्ने प्रक्रिया र अधिकारी :

क. कार्य सञ्चालन प्रक्रिया :

- विषयगत मन्त्रालय/सचिवालय/आयोग/कार्यालयबाट प्राप्त पत्रहरु सचिवज्युबाट तोक आदेश भएबमोजिम महाशाखा/शाखाहरुबाट कार्य सम्पादन सञ्चालन गर्ने।

ख. निर्णय गर्ने अधिकारी :

- माननीय अर्थिक मामिला तथा योजना मन्त्रीस्तरबाट।
- माननीय मन्त्रीज्युबाट अखित्यारी प्रदान भएबमोजिम सचिवबाट।
- सचिवबाट अखित्यारी प्रदान भएबमोजिम महाशाखा प्रमुखबाट।
- महाशाखा प्रमुखको निर्देशन बमोजिम शाखा प्रमुखबाट।

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी :

> का.मु.प्रदेश सचिव श्री दीर्घ बहादुर पोखरेल

९. अर्थिक मामिला तथा योजना मन्त्रालयबाट सम्पादन भएका मुख्य-मुख्य कार्यहरु:-

(२०८० साल साउन देखि असोज मसान्तसम्म)

क. कर्मचारी प्रशासन महाशाखा :

- मन्त्रालयमा कार्यरत कर्मचारीहरुको वार्षिक कार्यसम्पादन मूल्याङ्कन गरिएको।
- लेखा समुहका कर्मचारीको सरुवा तथा काज व्यवस्थापन गरिएको।
- मन्त्रालयको वित्तीय जोखिम मूल्याङ्कन गरिएको।
- यस मन्त्रालयका माननीय मन्त्री, स्वकीय सचिवालयमा कार्यरत कर्मचारीहरु तथा यस मन्त्रालय र मातहतका कार्यालयमा करार सेवामा कार्यरत कर्मचारीहरुको सम्पत्ति विवरण सतर्कता केन्द्रको सूचना प्रणालीमा प्रविष्ट गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको।
- नियमित स्टाफ बैठक सञ्चालन गरिएको।
- कर्मचारीहरुको विदा, हाजिरी, काज लगायत अद्यावधिक गरिएको।
- यस प्रदेशको लैडिक उत्तरदायी बजेटको मस्यौदा तयार गरिएको।

का.मु.प्रदेश सचिव



- यस मन्त्रालय तथा मातहतका कार्यालयहरुको प्रस्तावित सङ्घठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरिएको ।
- कार्यविवरण बमेजिम अन्य नियमित कार्यहरु ।

ख. कानुन तथा फैसला कार्यान्वयन शाखा:

- "कर्णाली प्रदेश पूर्वाधार विशेष कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८०" कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृत गराउने प्रयोजनार्थ भौतिक पूर्वाधार तथा शाहरी विकास मन्त्रालयलाई सहमति प्रदान ।
- "कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८०" को मस्यौदा स्वीकृत गराउने प्रयोजनार्थ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई सहमति प्रदान ।
- "स्त्रैड्रिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यविधि, २०८०" को मस्यौदा उपर कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृत गराउने प्रयोजनार्थ सामाजिक विकास मन्त्रालयलाई सहमति प्रदान ।
- "मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रम सञ्चालन नियमावली, २०८०" को मस्यौदा उपर "कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृत गराउने प्रयोजनार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सहमति प्रदान ।
- "मुख्यमन्त्री दलित आयआर्जन प्रबढ्दन कार्यक्रम सञ्चालन नियमावली, २०८०" को मस्यौदा उपर "कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृत गराउने प्रयोजनार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सहमति प्रदान ।
- "संरक्षण विषयगत क्षेत्रको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८०" को मस्यौदा स्वीकृत गराउने प्रयोजनार्थ सामाजिक विकास मन्त्रालयलाई सहमति प्रदान ।
- उद्योग, पर्यटन, बन तथा चातावरण मन्त्रालयलाई "प्रदेश पर्यटन नियमावली, २०८०" को मस्यौदा उपर कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृत गराउने प्रयोजनार्थ सहमति प्रदान ।
- उद्योग, पर्यटन, बन तथा चातावरण मन्त्रालयलाई "कर्णाली प्रदेश बन नियमावली, २०८०" को मस्यौदा उपर कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृत गराउने प्रयोजनार्थ सहमति प्रदान ।
- "कर्णाली प्रदेश कार्यालय मापदण्ड, २०८०" को मस्यौदा उपर कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृत गराउने प्रयोजनार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सहमति प्रदान ।
- "कर्णाली प्रदेश लोक मार्ग ऐन, २०८०" कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृत गराउने प्रयोजनार्थ भौतिक पूर्वाधार तथा शाहरी विकास मन्त्रालयलाई सहमति प्रदान ।



- > "कर्णाली चिकित्सा शिक्षा प्रतिष्ठान सम्बन्धी विधेयक तर्जुमाको अवधारणापत्र कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृत गराउने प्रयोजनार्थ सामाजिक विकास मन्त्रालयलाई सहमति प्रदान।
- > कर्णाली प्रदेश निर्वाचन छेवगत पूर्वाधार विशेष कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८०" को मस्यौदा उपर कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृत गराउने प्रयोजनार्थ भौतिक पूर्वाधार, पूर्वाधार तथा शहरी विकास मन्त्रालयलाई सहमति प्रदान।
- > "स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८०" को मस्यौदा उपर कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृत गराउने प्रयोजनार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सहमति प्रदान।
- > आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई देहायका कानूनी मस्यौदा उपर सहमति प्रदान।
 - o कर्णाली प्रदेश विज्ञापन वितरण सम्बन्धी कार्यविधि, २०८०,
 - o कर्णाली प्रदेश पत्रकारीता पुरस्कार वितरण कार्यविधि, २०८०,
 - o कर्णाली प्रदेश प्रशारण (तेस्रो संशोधन) नियमावली, २०८०,
 - o कर्णाली प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणिकरण नियमावली, २०८०,
 - o प्रदेश आमसञ्चार व्यवस्थापन सम्बन्धमा बनाइने विधेयकको अवधारणापत्र,
 - o सहिद स्मृति भत्ता वितरण निर्देशिका, २०८०,
 - o विपद् साहसिक उद्धार पुरस्कार वितरण कार्यविधि, २०८०।

ग. बजेट तथा कार्यक्रम महाशाखा

- > आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट कार्यान्वयनको लागि ६२ चुंदे मार्गदर्शनसहितको खर्च गर्ने अछियारी तथा बजेट कार्यान्वयन तालिका विषयगत मन्त्रालयलाई पठाइएको।
- > स्थानीय तहमा गरिएको वित्तीय हस्तान्तरण कार्यान्वयनका लागि मार्गदर्शन पठाइएको।
- > आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रमको वार्षिक मूल्याङ्कन प्रतिवेदन तयार गरी प्रकाशन गरिएको तथा प्रत्येक मन्त्रालय र स्थानीय तहमा उक्त प्रतिवेदन पठाइएको।
- > सामाजिक विकास मन्त्रालय तथा अन्तर्गतका निकायहरूबाट चालु आर्थिक वर्ष २०८०/०८१ मा अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने तर रकम विनियोजन गर्न छुट भएका आयोजना तथा कार्यक्रमका लागि बजेट व्यवस्थाका लागि कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट निर्णय गराइएको।
- > प्रदेशमा तर्जुमा र कार्यान्वयनमा रहेका कानून तथा बजेट तर्जुमा र कार्यान्वयनको असल अभ्यासका सन्दर्भमा गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशमा अन्तर प्रदेश तथा अनुभव आदान-प्रदान कार्यक्रम सम्पन्न गरिएको।
- > आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत रहेको प्रदेश लेखा नियन्त्रक कार्यालय र जिल्लास्थित लेखा इकाई कार्यालयका कार्यालय प्रमुख तथा लेखा प्रमुखहरुको उपस्थितिमा आ.व. २०७९/८० को वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरिएको।

का.ना. प्रदेश सचिव



- कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद)को मिति २०८०/०५/०८ को बैठकको निर्णय अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयले अखितयारी प्रदान गर्ने गरी गुर्भाकोट नगरपालिका, सुखेतलाई नेपालगञ्जमा रहेको नेपाल प्रहरी विशेष सुरक्षा गण कर्णाली प्रदेशलाई स्थानान्तरण गर्ने प्रयोजनको लागि रु. १,९९,२९,८६४/- (एक करोड एकामध्ये लाख उनान्तीस हजार आठ सय चौसहटी मात्र) बजेट व्यवस्था गरिएको।
- भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, कर्णाली प्रदेशलाई साइरेतडा चामुण्डा विन्द्रासैनी सडक खण्डको ढौसुरदेखि चामुण्डा विन्द्रासैनी-द भोटेचौतारा मध्ये पहाडी जोड्ने सडक स्तरोन्नतीको लागि ३ करोड ७२ लाख ५३ हजार रुपौत सुनिश्चितता प्रदान गरिएको।
- विभिन्न स्थानीय तहमा अनुगमन भ्रमण गरी प्रदेश सरकारबाट आयोजना तथा कार्यक्रम सञ्चालनका लागि हस्तान्तरण गरिएको वित्तीय हस्तान्तरण मध्ये खर्च नभएको रकम फिर्ता भए/नभएको अध्ययन गरी फिर्ता नभएको भए फिर्ता गर्न सुझाव प्रदान गरिएको।
- स्थानीय तहबाट सङ्कलित दहतर बहतर शुल्क, मनोरञ्जन कर, विज्ञापन कर उठाएको/नउठाएको विषयमा अध्ययन गरी उठाएको भए प्रदेशले पाउने हिस्सा प्रदेश सञ्चित कोषमा जम्मा गरे/नगरेको विषयमा स्थानीय तहसँग समन्वय गरी जम्मा नभएको भए जम्मा गर्न अनुरोध गरिएको।
- प्रदेश स्थित विभिन्न मन्त्रालयहरूबाट माग भएको बजेटसँग सम्बन्धित विषयमा राय/सहमति प्रदान गरिएको।

१०. सूचना अधिकारीको विवरण :

नाम: ज्ञानुलक्ष्मी चौलालाई

पद: शाखा अधिकृत

शाखा: कर्मचारी प्रशासन शाखा

सम्पर्क नं: ९८५८०२२५४९

११. सूचना माग सम्बन्धी कार्यालयमा प्राप्त निवेदन :

(२०८० साउन देखि असोज मसान्तसम्म लिखित निवेदन प्राप्त भएकोमा निशुल्क रूपमा सूचना प्रदान गरिएको)

का.मा. प्रदेश सचिव



१२. मन्त्रालयसँग सम्बन्धित ऐन, नियम, कार्यविधि, निर्देशिकाको विवरण :

(२०८० सालमा तर्जुमा भएका)

क्र.सं.	मन्त्रालयबाट उठान भएका ऐन, नियम, कार्यविधि, निर्देशिका, मापदण्ड
१	आधिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८० तर्जुमा
२	लैंगिक उत्तरदायी बजेट तर्जुमा निर्देशिका, २०८० को मस्यौदा तयार

१३. यस मन्त्रालयबाट भएका प्रकाशनहरू:

वार्षिक मूल्याङ्कन प्रतिवेदन, २०८० प्रकाशन

१४. मन्त्रालयको वेबसाइट तथा ई-मेल:

वेबसाइट:moeap.karnali.gov.np

Email :moeap6@gmail.com

मन्त्रालयसँग सम्बन्धित ऐन, नियम, कार्यविधि, निर्देशिका, मापदण्ड मन्त्रालयको वेबसाइटमा निरन्तर प्रकाशन गर्ने गरिएको छ ।

का.सु. प्रदेश सचिव



१५.आमदानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अध्यावधिक विवरण

क.आ.व. २०८०/८१ को कणाली प्रदेश सरकारको असोज मसान्तसम्मको राजस्व प्राप्तिको विवरण:

सि.नं.	राजश्व शिर्षक	भाद्र सम्मको	असोज मसान्तसम्मको	जम्मा
१	११३१५-बौद्धफौद्रवाट प्राप्त हुने घरजग्गा रजिस्ट्रेशन दस्तुर	४९८९३५५	०	४९८९३५५
२	११४९९-मूल्य अभिवृद्धि कर	०	८९१३०९७६३.२	८९१३०९७६३.२
३	११४२१-बौद्धफौद्रभई प्राप्त हुने अन्त शुल्क	०	२६१८६५६४९.९	२६१८६५६४९.९
४	११४५२-बस्तुको उपयोग तथा उपयोगको अनुमतिमा लाग्ने अन्य कर	०	२९८४१	२९८४१
५	११६११-च्यवसायले भुक्तानी गर्ने	२३२६५०	१६३६८०	३९६३३०
६	१४१५१-सरकारीसम्पत्तीको बहालवाट प्राप्त आय	५३००	१४०७९८	१४६४९८
७	१४१५७-बौद्धफौद्र भई प्राप्त दहतर बहतरको विकिवाट प्राप्त हुने आय	१६००१८९	४३४००००	५९४०१८९
८	१४१५९-अन्यसोत्रवाट प्राप्त बौद्धफौद्र नहुने रोयल्टी	२६५६४	०	२६५६४
९	१४१११-पर्टटन शुल्क	२८२००	२५१००	५३३००
१०	१४२११-कृषितपादनको विकिवाट प्राप्त रकम	१३३५३	६९२१०	८२५६३
११	१४२१२-सरकारीसम्पत्तीको विकिवाट प्राप्त रकम	५५००	१२०५००	१२६०००
१२	१४२१३-अन्यविकिवाट प्राप्त रकम	१३३२०	०	१३३२०
१३	१४२२३-शिक्षाक्षेत्रको आमदानी	९६६०५	२०१९५	११६५००
१४	१४२२४-परीकाशशुल्क	५०९३१०९	३१००	५०९६२०९
१५	१४२२५-यातायातक्षेत्रको आमदानी	१२७८८७०	६५८४०५	१९३७२७५
१६	१४२२९-अन्यप्रशासनिक सेवा शुल्क	२८४५२६७	१५९९६५५	४४४४९२२
१७	१४२४३-च्यावसाय रजिस्ट्रेशन दस्तुर	३०६४६१०	१३९९८५०	४४६४४६०
१८	१४२५४-रेडियो/एफ.एम.सञ्चालन दस्तुर	६९०००	०	६९०००
१९	१४२५५-टेलिमिजन सञ्चालन दस्तुर	११००००	०	११००००
२०	१४२५६-चालक अनुमति पत्र, सवारी दर्ता किताब (छालाह खद्दूषण) सम्बन्धी दस्तुर	११३५५३४०	८२०८५९०	१७५३९३०
२१	१४२६४-बन क्षेत्रको अन्य आय	२५०९९५०.७	२१४४१७३.७	४६५४१२४.३५
२२	१४३११-न्यायिकदण्ड, जरिवाना र जफत	०	५०००	५०००
२३	१४३१२-प्रशासनिकदण्ड, जरिवाना र जफत	१२८९९१२५	४७९४९४३	१७६९३२६८



२४	१४५२९-अन्यराजस्व	४०१००	१२२००	५३१००
२५	१५१११-बेरुज़	५१४९३५२.५	१३३९६३९६.१२	१८५४५७४८.५९
२६	१५११२-निकासा फिर्ता	२७४४९४८०	१०१७८७४२	३७६२८२२२.४९
२७	१५११३-अनुदान फिर्ता	८५५११९८२	१४४४५०२८.११	९९९५७०१०.०८
२८	३३३४१-सवारीसाधन कर	३४७६७५६२	२२६३४०२९	५७४०१५११
२९	३३३६१-वन लेनको सेयलटी	६३८८५५१	४४७५९३२	१०८६४४८३
	जम्मा			१३६४७०४४२८.५३

[Signature]

[Signature]
का. मु. प्रदेश सचिव

ब्र. समय प्रदेशको चक्रेट विनियोजन तथा खुर्द विवरणः



प्रदेश सरकार

अनुदान संकेत अनुमान खुल बजेट र खर्च

आर्थिक वर्ष २०२०/२१

(अधिकारी दस्ति : आवाग महिला

सम्म : असोज)

(कहजारा)

क्र.सं.	अनुदान संलग्न मन्त्रालयनिकाय	चालु बजेट	पूँजीगत बजेट	चालु बजेट	पूँजीगत बजेट	चालु बजेट	पूँजीगत बजेट	चालु बजेट	पूँजीगत बजेट
खर्च	खर्च	खर्च	खर्च	खर्च	खर्च	खर्च	खर्च	खर्च	खर्च
१	२०२ प्रदेश व्यवस्थापनिकाय	१३७०२६८	११६५०	१५०६९८	२५८८८८	०	२५८८८८	१८५८८	१५०६९८
२	२१० प्रदेश लोक सेवा अधिकाय	९९०६५	१०१९००	१०१९००	१२५५६९	१८५४५०	१२५५६९	१८५४५०	१२५५६९
३	मुख्य व्यायाधिकारकाको कार्यालय	१७५७९	४४०	१७६२९	३२८६	८६	३२८६	१६९३	३४८९५
४	मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	५७३८२३	१३००४५८	१३००४५८	३४७२२	६९३	३४७२२	१६९३	३४८९५
५	आर्थिक समिति तथा योगाना मन्त्रालय	१७३२९०	१९४५०	१९४५०	२९६८२	१२९३	३०९६८	१७९३	६६५
६	उद्योग, पर्यटन, वन्न, तथा चानावरण मन्त्रालय	९४६३३९	११९४९४४	११९४९४४	१३६३४५	३६१३६	१७३४८८	१४४७	१६०७
७	जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय	२७२५८	३२८५५०	३२८५५०	४४१०२	६११०३	१११२०५	१६११८	३०२
८	भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय	१५१२०१०	५००३१५	२११२०१०	१०४२२३	५२८७	१०१२०१०	६८९	०८८
९	आन्तरिक मानिका तथा कानून मन्त्रालय	२१७५८	२०६२९	३८८१५०	५०१०	०	३०१०	२३६	१११
१०	भौतिक पर्यावरण विकास मन्त्रालय	२९८१८	१८३४८४	१०१११	३३६००२	१३६००२	१३६००२	२११	३३२
११	सामाजिक विकास	३७५५१३	३४५५५८	४११४०५८	६९५८८	६६२२०९	१३१८	८५१	१११४

15



ଶ୍ରୀ ପଦମାତ୍ର

1



१६. मन्त्रालयको वार्षिक बजेट र खर्चको विवरण

आर्थिक मामिला तथा योजना मन्त्रालय, कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/८१ को साउन महिना देखि असोज मसान्तसम्मको खर्चको विवरण निम्नानसार होको छ ।

रक्तम रु. हजारमा

क्र.सं.	बजेटको किसिम	विनियोजन	खर्च	खर्च प्रतिशत	कैफियत
१.	चालु	१७३२९०	२९६८२	१७.१३	
२.	पूजिगत	१९४५०	१२६३	६.३५	
	जम्मा	१९२७४०	३०९.७५	१६.०७	

१७. यस मन्त्रालयको २०८० साउन देखि असोज मसान्त सम्मको खर्चको फाँटवारी



“**कृष्ण विद्या विद्या विद्या**
कृष्ण कृष्ण विद्या विद्या विद्या
कृष्ण कृष्ण विद्या विद्या विद्या
कृष्ण कृष्ण विद्या विद्या विद्या
कृष्ण कृष्ण विद्या विद्या विद्या”

• 第二章 演讲与表达

Byerly


का मु. प्रदेश सचिव



मुख्य विषय
विद्या विभाग

• 2016 Apple Inc.



Printed by: Shreya

Power Page - 2014-05-09 10:00:00

lynn

30


काम प्रदेश सचिव